

# आफ्नो शिशुको जन्म दर्ता गर्न नबिर्सनुहोस्!

यो अनलाइन गर्न  
सकिन्छ र यो  
निःशुल्क छ!


आफ्नो शिशुको दर्ता  
यहाँ गर्नुहोस्

[www.cbs.sa.gov.au/  
births-deaths-  
marriages](http://www.cbs.sa.gov.au/births-deaths-marriages)




यो निकै महत्त्वपूर्ण छ!  
अस्पतालले तपाईंको शिशुको जन्म  
दर्ता गर्दैन।

तपाईंले आफ्नो शिशु जन्मेको 60 दिनभित्र  
जन्म दर्ता गर्नुपर्छ। तपाईंले आफ्नो शिशुलाई  
दर्ता नगराउनुभएमा, तपाईं निश्चित Centrelink  
लाभहरूका लागि आवेदन दिन योग्य नहुन  
सक्नुहुन्छ। साथै, तपाईंको बच्चाको जन्म दर्ता  
नगरिएमा, तपाईं तिनीहरूका लागि जन्म प्रमाणपत्र  
प्राप्त गर्न सक्षम हुनुहुने छैन।



Government of South Australia  
Attorney-General's Department

# तपाईंको शिशुको जन्म दर्ता अनलाइन गर्ने तरिका



1

## आमाबुबा दुबै जनासँग मोबाइल फोन भएको सुनिश्चित गर्नुहोस् जसले एसएमएस सन्देशहरू प्राप्त गर्न सक्छ।

आमाबुबा दुबै जनासँग मोबाइल फोन नभएमा, तपाईंले अझै पनि आफ्नो शिशुलाई अनलाइन दर्ता गर्न सक्नुहुन्छ। दर्ता प्रक्रियाको समाप्तिमा तपाईंलाई PDF इमेल गरिनेछ जुन प्रिन्ट गर्नुपर्छ र त्यसमा आमाबुबा दुबै जनाले हस्ताक्षर गर्नुपर्छ।



2

## आमाबुबा दुबै जनाका लागि परिचय (आइडी) कागजातहरू तयार गर्नुहोस्

अनलाइनमा जानुअघि, तपाईंसँग आमाबुबा दुबै जनाका लागि अस्ट्रेलियन पासपोर्ट, अस्ट्रेलियन सवारी चालक अनुमति पत्र वा Centrelink र Medicare कार्डहरूको स्क्यान गरेको तस्वीरहरू तयार गर्नु आवश्यक हुनेछ वा तिनीहरूको फोटो लिन सक्षम हुनुपर्नेछ।

तपाईंसँग आवश्यक परिचय (आइडी) कागजातहरू नभएमा, तपाईंले अझै पनि आफ्नो शिशुलाई अनलाइन दर्ता गर्न सक्नुहुन्छ। तपाईंलाई त्यसपछि PDF इमेल गरिनेछ जुन प्रिन्ट गर्नुपर्छ र त्यसमा आमाबुबा दुबै जनाले हस्ताक्षर गर्नुपर्छ।

3

## तपाईं शिशुको नाममा सहमत भएको सुनिश्चित गर्नुहोस्

तपाईं आफ्नो शिशुको नाममा सहमति हुन महत्त्वपूर्ण छ। तपाईंले आफ्नो शिशु दर्ता गरिसकेपछि नाम परिवर्तन गर्नुभएमा, यसले दर्ता प्रक्रियामा ढिलाइ गराउन सक्छ।

4

## तपाईंसँग शिशु र आमाबुबाको बारेमा जानकारी भएको सुनिश्चित गर्नुहोस्

यीमध्ये तपाईंले केही जानकारी – जस्तै शिशु जन्मदाको तौल, चिकित्सक/सुडेनीका विवरणहरू - तपाईंलाई अस्पतालले दिएको ब्लु बुकमा फेला पार्न सक्नुहुन्छ।

5

## जन्म दर्ता गर्न [www.cbs.sa.gov.au/births-deaths-marriages](http://www.cbs.sa.gov.au/births-deaths-marriages) मा जानुहोस्

तपाईंले अनलाइन फाराम एकैपटकमा भर्नुपर्दैन। तपाईंले एकपटक अनलाइन फाराम सुरु गरेपछि तपाईंलाई रिफरेन्स नम्बर दिइनेछ। तपाईंले दर्ता फाराम भर्न रोकेपछि यो रिफरेन्स नम्बर प्रयोग गरेर यस 48 घन्टा भित्र तपाईंको अनलाइन फाराम पुरा गर्न सक्नुहुन्छ।

तपाईंसँग इन्टरनेटको पहुँच नभएमा, 131 882 मा फोन गर्नुहोस् र हामी तपाईंलाई कागजी फाराम पठाउनेछौं।



6

## जन्म प्रमाणपत्र अर्डर गर्नुहोस्

तपाईंले आफ्नो शिशुको अनलाइन दर्ता गर्दाकै समयमा जन्म प्रमाणपत्र अर्डर गर्ने छान्न सक्नुहुन्छ। तपाईंले जन्म प्रमाणपत्र अर्डर गर्नुपर्दैन र तपाईंले चाहनुभएमा यसलाई पछि गर्न सक्नुहुन्छ। जन्म प्रमाणपत्र अर्डर गर्न शुल्क तिर्नको लागि भिसा वा मास्टरकार्ड आवश्यक पर्नेछ।

7

## एसएमएस सन्देशको जवाफ दिनुहोस्

आमाबुबा दुबै जनालाई एसएमएस सन्देश पठाइनेछ। शिशु दर्ता हुनुअघि आमाबुबा दुबै जनाले उनीहरू बच्चाको आमाबुबा भएको पुष्टि गर्न एसएमएस सन्देशको जवाफ दिनुपर्छ र तपाईंले जन्म प्रमाणपत्र प्राप्त गर्न सक्नुहुन्छ।



Government of South Australia

Attorney-General's Department